

# हेटौडा उपमाहानगरपालिका

## नगर कार्यपालिकाको कार्यालय

हेटौडा, मकवानपुर, प्रदेश नं. ३ नेपाल

## नगर प्रहरीको पदपूर्ति सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७५/७/१९)

हेटौडा उपमाहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयका लागि देहाय बमोजिमका नगर प्रहरी तर्फका पदहरूमा २०७६ आषाढ मशान्त सम्मका लागि पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम कार्यालयबाट वा वेबसाइट [www.hetaudamun.gov.np](http://www.hetaudamun.gov.np) बाट निशुल्क उपलब्ध हुनेछ ।

पदपूर्ति गर्नुपर्ने नगर प्रहरी पदहरूको विवरण:

सि नं	पद नाम	स्तर / तह	आवश्यक संख्या	शैक्षिक योग्यता वा अनुभव	सेवाको प्रकृति
१	स ई	सहायक स्तर पाँचौ	१	कम्तिमा प्रहरी नायब निरीक्षक पदबाट अवकास प्राप्त गरेको ।	करार सेवा
२	अ स ई	सहायक स्तर चौथो	१	कम्तिमा प्रहरी सहायक निरीक्षक पदबाट अवकास प्राप्त गरेको ।	करार सेवा
३	हबल्दार	सहायक स्तर तेश्रो	२	कम्तिमा प्रहरी हबल्दार पदबाट अवकास प्राप्त गरेको ।	दैनिक ज्यालादारी
४	सिपाही	श्रेणी विहिन	६	सुरक्षा सम्बन्धी तालिम प्राप्त गरेको	दैनिक ज्यालादारी

### क. योग्यता र अनुभव:

- नेपाली नागरिक ।
- न्यूनतम योग्यता तथा अनुभव: माथि उल्लेख गरिएको सम्बन्धित पदको लागि आवश्यक पर्ने न्यूनतम योग्यता वा अनुभव प्राप्त गरेको हुनुपर्ने ।
- उमेरको हकमा १८ वर्ष उमेर पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ ।
- अन्य प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको हुनुपर्ने ।

**ख. दरखास्तमा संलग्न गर्नुपर्ने:** उम्मेदवारको व्यक्तिगत विवरण, अनुभव वा शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेस गरिने सबै प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ ।

**ग. अन्तरबार्ता मिति:** दरखास्त बुझाउने अन्तिम मितिमा प्रकाशित गरिनेछ ।

**घ. सेवाका शर्तहरू:** (क) उपमाहानगरपालिकाले सम्बन्धित पदको लागि निर्धारण गरेको मासिक तलब अनुसार नै पारिश्रमिक (प्रचलित नियमानुसार लागने कर सहित उपलब्ध हुनेछ ।

(ख) करारमा नियुक्ति हुने कर्मचारीहरूको हकमा मासिक २ दिन बिदा दिन सकिनेछ । तर उक्त बिदा आगामी वर्षका लागि सञ्चित हुने छैन ।

(ग) करारमा नियुक्ति हुने कर्मचारीहरूको हकमा कार्यालयको कामको सिलसिलामा कार्यालयको आदेशानुसार जिल्ला बाहिर गै काम गर्नु पर्दा नियमानुसार समान तहले पाउने दै भ्र भत्ता उपलब्ध गराउने छ ।